




स्वास्थ्यनीति २०७८



शारदा नगरपालिका, सल्यान
कर्णाली प्रदेश
नेपाल

नगरपालिका स्तरीय स्वास्थ्यनीति २०७८

१. पृष्ठभूमि	३
२. समिक्षा	३
२.१ शारदानगरपालिकाको संक्षिप्त परिचय	३
२.२ विगतमा गरिएका प्रयासहरु :	३
२.३. विद्यमान स्थिती तथा लक्ष	४
३. विद्यमान स्वास्थ्य समस्या, चुनौती र अवसरहरु	६
३.१ समस्याहरु :	६
३.२ चुनौतीहरु :	६
३.३ अवसरहरु :	७
४. नीतिको औचित्य, निर्देशक सिद्धान्त, भावि सोच, ध्येय, लक्ष्य र उद्देश्यहरु	७
४.१ औचित्य :	७
४.२ निर्देशक सिद्धान्तहरु :	७
४.३भावी सोच :	७
४.४ ध्येय :	७
४.५ लक्ष्य :	७
४.६ उद्देश्यहरु :	७
५. नीतिहरु	८
६. प्रमुख रणनीतिहरु	८
७. संस्थागत संरचना	१५
८. आर्थिक पक्ष	१६
९. अनुगमन र मूल्यांकन	१६
१०. जोखिम	१६
११. नीति कार्यान्वयनको कार्ययोजना	१६
१२. खारेजी	१६

शारदा नगरपालिकाको स्वास्थ्य नीति २०७८

१. पृष्ठभूमि

नेपालको संविधान, २०७२ ले नागरिकको मौलिकहकको रूपमा आधारभूत र आकस्मिक स्वास्थ्य सेवा प्राप्त गर्ने र आफ्नो स्वास्थ्य सेवा र उपचारको सम्बन्धमा जानकारी पाउने व्यवस्था गरेको अवस्थामा नगरपालिका अन्तर्गतका सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने र आधारभूत स्वास्थ्य सेवाको सुनिश्चित गर्नु स्थानिय सरकारको दायित्व रहेको छ। संघिय संरचना अनुसार स्वास्थ्य सेवा व्यवस्थापनको लागि हाल भएको मानव संसाधन, सिप र दक्षताको उच्चतम उपयोग गरी स्वास्थ्य सेवा जस्तो सम्वेदनशिल क्षेत्रमा विगत माहाँसिल भएका उपलब्धिहरूलाई संस्थागत गर्दै स्वास्थ्य सेवालाई थप जवाफ देही र मर्यादित बनाई सहज र सर्वसुलभ पहुँचको व्यवस्थापन गर्नु आवश्यक छ। स्वास्थ्य क्षेत्रमा भएका प्रगतिहरूलाई विकासका प्रमुख सूचकहरूको रूपमा लिइन्छ। नगरपालिका भित्र गरिब, दुरदराजका नागरिकहरु अझै पनि आधारभूत स्वास्थ्य सेवाको पहुँच बाट बञ्चित रहेको अवस्था छ। त्यसैगरी गुणस्तरीय स्वास्थ्य सेवा मार्फत मानव विकास सुचाङ्गमा सुधार ल्याई नगरपालिकाको समग्र विकासको लागि प्रभावकारी स्वास्थ्य सेवाको व्यवस्था गर्न आवश्यक देखिएको छ।

नगरपालिका भित्र मातृ तथा नवजात शिशु स्वास्थ्यमा उल्लेख्य सुधार गरी मृत्यु दरलाई बञ्चित तह सम्म घटाउनु, बढौ गएको नसर्ने रोगको प्रकोप रोकथाम तथा नियन्त्रण गर्नु र कुनै पनि बेला हुन सक्ने स्वास्थ्य सम्बन्धी विपदको पुर्व तयारी तथा व्यवस्थापन गर्नु, जेष्ठ नागरिक, शारीरिक र मानसिक अपाङ्गता भएका व्यक्ति, एकलमहिला, खास गरी गरिब, सीमान्तकृत र जोखिममा रहेका समुदायलाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ र पहुँच योग्य बनाउनु नगरपालिकाको दायित्व भित्र पर्दछ।

बर्तमान संघीय संरचना अनुसार सबै स्थानीय तहका हरेक वडामा एक स्वास्थ्य संस्था स्थापना गर्न, पालिका स्तरिय अस्पताल निर्माण एवम् संचालन, जन उत्तरदायी एवं कुशल व्यवस्थापनको माध्यम बाट आवश्यक सबै स्रोत र साधनको अधिकतम परिचालन गरी स्वास्थ्य सेवाप्रणालीको विकास, विस्तार र सुधार गर्दै विद्यमान तथा सम्भावित नयाँ चुनौतीहरूलाई सहीढङ्गले सम्बोधन गरेर नगरपालिका बासीहरूको स्वास्थ्य प्रवर्धन, संरक्षण, सुधार र पुनर्स्थापन गर्न शारदा नगरपालिकाको **स्वास्थ्य नीति २०७८** तयार गरी लागू गरिएको छ।

२. समिक्षा

२.१ शारदा नगरपालिकाको संक्षिप्त परिचय

शारदा नगरपालिका सल्यान जिल्लाको केन्द्रभागमाजिल्लाको सदरमुकामखलंगा समेत अवस्थित एक नगरपालिकाहो। यस नगरपालिकाको पुर्वमा छत्रेश्वरी तथावागचौर नगरपालिका, पश्चिममाबजगाडकुविन्डे नगरपालिका, उत्तरमासिद्धकुमाखगाउँपालिका र दक्षिणमाछत्रेश्वरीत्रिवेणीतथाकालिमाटीगाउँपालिकारहेको छ। यस नगरपालिकाकानामाकरण्यस पालिकाको मध्यभागभएर बग्ने शारदा नदीको नामबाट रहेको छ। नेपाल सरकारको मिति २०७१ बैशाख २५ गतेको निर्णयबाट सल्यानजिल्लाको तत्कालिन जगा.वि.स खलंगा, मार्के, हिवल्या, कर्जेरी, सेजवालटाकुरा, स्यानीखाल र डाँडागाउँलाई मिलाएर घोषणाभई २०७१/०२/०२ गतबाटे औपचारिक रूपमा स्थापिततथा सञ्चालनमाआएको हो। राष्ट्रियजनगणना २०६८ अनुसार शारदा नगरपालिकाको जनसंख्या ३३,७३० रहेको छ, जस मध्ये पुरुष ४६.४३ प्रतिशत र महिला ५३.५७ प्रतिशत रहेको यस नगरपालिकामाविभिन्नजातजातीतथा धर्म मान्ने व्यक्तिहरूको बसोबास रहेको छ। राष्ट्रियजनगणना २०६८ अनुसार सबैभन्दाबढी क्षेत्रीजाति ६२.६४ प्रतिशत, दोस्रोमा सन्यासी/दशनामी ८.१९ प्रतिशत र तेस्रोमा कामी ७.६७ प्रतिशतको बसोबास रहेको छ। त्यसैगरी २०७६को जनगणनाअनुसार ५ वर्ष वा सो भन्दामाथिको जनसंख्यालाई आधार मान्दायस पालिकाको साक्षरता दर ७०.८८ प्रतिशत रेको छ।

२.२ विगतमा गरिएका प्रयासहरु

यस शारदा नगरपालिकामा मानव सभ्यताको विकास क्रम सँगै विभिन्न सामाजिकतथा साँस्कृतिक मूल्य मान्यता र व्यक्तिगत ज्ञान सीपमा आधारित उपचार पद्धति बाट विकास हुँदै आएको भएता पनि औपचारिक रूपमा आधुनिक चिकित्सा सेवा प्रणालीको शुरुवात वि.स २०३१ सालमा साविकको हिवल्यार कर्जेरी गा.वि.स.मा स्वास्थ्य चौकीहरु स्थापना पश्चात भएको मान्न सकिन्दछ। वि.स. २०४४ सालमा सदरमुकाम रहेको गाविस खलंगामा जिल्ला अस्पताल स्थापना भई सेवादिन शुरुवात गरेको र उक्त स्वास्थ्य चौकी तथा अस्पतालले तत्कालिन अवस्थामा ठुलो क्षेत्रफललाई समेटेर सेवा दिने गरेको थियो। वि.स. २०४८ को

राष्ट्रीय स्वास्थ्य नीतिले आधारभूत स्वास्थ्यमा सेवको पहुँच पुऱ्याउने उद्देश्यले तत्कालीन सबै गाउँ विकास समितिहरूमा उप स्वास्थ्य चौकी, इलाकाहरूमा स्वास्थ्य चौकी, प्रत्येक निर्वाचन क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्रहरू स्थापना गर्ने रणनिती अनुरूप वि.सं २०४९ पछि तथा साविकका अन्य खलंगा, मार्के, सेजवालटाकुरा, स्यानीखाल र डाँडागाउँ गाविसहरूमा उप स्वास्थ्य चौकी स्थापना गरिएको थियो जुनहाल स्वास्थ्य चौकीमा स्तरोन्नति भएका छन् ।

वि.स. २०६२/६३ को जन आन्दोलन पश्चात बनेको अन्तरिम संविधानले स्वास्थ्यलाई जनताको आधारभूतअधिकारको रूपमा स्थापित गर्दै निःशुल्क स्वास्थ्य सेवाको अवधारणालाई विकसित गरे अनुरूप नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट अत्यावश्यक निःशुल्क उपचार सेवा शुरु गरी नगरबासीको स्वास्थ्यको हक सुनिश्चित गर्ने प्रयास गरेको छ । नेपालको संविधान २०७२ ले निःशुल्क आधारभूत स्वास्थ्य सेवाका साथै आकस्मिक स्वास्थ्य सेवालाई मौलिकहकको रूपमा निर्दिष्ट गरे बमोजिम निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई सर्व व्यापी पहुँच बढाउन आधारभूत स्वास्थ्य सेवा प्याकेज २०७५ तयार गरी स्थानिय तह समेतको जिम्मेवारी स्पष्टपारि कार्यान्वयन गरिएको छ । संघीयता कार्यान्वयनका क्रममा स्थानियतहको स्वास्थ्य क्षेत्रका जिम्मेवारीहरू पूरा गर्न नगरपालिका अन्तर्गत स्वास्थ्य शाखाको स्थापना गरिएको छ भने यस मात्रहतमा रहने गरी स्वास्थ्य चौकीहरू हस्तान्तरण भएकाछन् । यसै गरि साविकमा स्वास्थ्य चौकी नरहेका बडाहरूमा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरू र शहरी स्वास्थ्य केन्द्रहरू स्थापनाभई सञ्चालनमा आएका छन् ।

यस नगरपालिकामा स्वास्थ्यको क्षेत्रमा स्थानिय आवश्यकताका आधारमा नगर कार्यपालिका मार्फत वित्तीय समानीकरण अनुदान अन्तर्गतको रकम विनियोजन गरि प्रभावकारी रूपमा कार्यक्रमहरू संचालनभई रहेको छ । आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न तथा स्वास्थ्य क्षेत्रमा गरेका उपलब्धिहरूलाई संरक्षणगर्दै आगामी दिनहरूमा उपलब्ध तथ्यहरूमा आधारित योजना निर्माण गर्न आवश्यक धरातल र बैधानिकता प्रदान गर्नका लागि नगरपालिकाले स्वास्थ्यको बस्तु स्थितिभक्तको गरि स्वास्थ्य प्रोफाईल तथा वार्षिक प्रतिवेदनतयार गर्ने गरेको छ ।

२.३. विद्यमान स्थिती तथा लक्ष

स्वास्थ्य मन्त्रालय व्यवस्थापन महाशाखा बाट प्राप्त आ.व. २०७८।७९ अनुमानित जन संख्या लाई आधार मान्ने हो भने सल्यान जिल्लाको कुल जन संख्याको करिब १३.२ प्रतिशत जन संख्या बसोबास गर्ने यस शारदा नगरपालिकाको जन घनत्व १७० प्रतिवर्ग कि.मि. रहेको छ भने औपत परीवार संख्या ४.५६ जना रहेको छ । यस नगरपालिकामा जिल्ला अस्पतालले समग्र जिल्लालाई नै केन्द्रित गरी स्वास्थ्य सेवा प्रदान गरि रहेको छ भने आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्न ७ वटा स्वास्थ्य चौकी,७ आधारभूत स्वास्थ्य केन्द्र, २ वटा शहरी स्वास्थ्य केन्द्र, २७ वटा गाउँघर क्लिनिक, ३७ खोप क्लिनिक, ६३ जना महिला स्वास्थ्य स्वयम् सेविका कार्यरत छन् । नगरपालिका अन्तर्गत पाँच वटै परिवार नियोजनका साधन प्रदान गर्ने संस्था ३ वटा तथा ४ वटा स्वास्थ्य संस्थामा सुचिकृत वर्थिङ ड सेन्टरको रूपमा प्रसुती सेवा उपलब्ध छ । आ.व. २०७८।७८ मा DHIS-2 मा प्रविष्ट गरिएको तथ्याङ्क अनुसार यस नगरपालिकाको कुल जनसंख्याको १०६.६ प्रतिशत जनसंख्याले बहिरंग सेवा लिएका र सो मध्ये ६० प्रतिशत महिलाहरूले सेवालिएको देखिन्छ । यस नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूमा कार्यरत रही ६० जना स्वास्थ्यकर्मी द्वारा आधारभूत स्वास्थ्य सेवा प्रदान गरिए आएको छ । स्वास्थ्य मन्त्रालय व्यवस्थापन महाशाखा बाट दिइएको आ.व. ०७८।७९ को अनुमानित जन संख्यालाई आधार मानेर हेर्दा स्वास्थ्यकर्मी र जनसंख्याको अनुपात ९९० जना जनसंख्यालाई १ जना प्यारामेडिक्स तथा १२९० जना जनसंख्यालाई १ जना नर्स हुनआउँछ । यस नगरपालिकामा कार्यरत जम्मा ६० जना स्वास्थ्यकर्मीहरू मध्ये नगरपालिकाबाट हाल १३ जना अ.न.मी. ११ जना पारामेडिक्स, र १५ जना कार्यालय सहयोगीहरू करारमा भर्ना गरी स्वस्थ्य सेवादिई रहेको छ ।

यस नगरपालिकामा बालविवाह, किशोरावस्थामा विवाह गर्ने तथाकम उमेरमा गर्भवतिहुने संख्याउच्च रहेको छ । जसको परिणाम स्वरूप कम तौलको शिशु जन्मने, समय भन्दा अगाडि जन्मने, कुपोषण तथा मृत्युदर बढ्ने लगायत आमाहरूमा अन्य प्रजनन स्वास्थ्य सम्बन्धी समस्याहरू रहेका छन् । बिगत केहि वर्ष देखि स्वास्थ्य संस्थामा सुत्करी गराउन आउनेको संख्यामा बढ्दि भएता पनी गुणस्तर युक्त प्रसुति सेवाको अझै अभाव रहेको छ भने पूर्वाधारको कमी, सामाजिक साँस्कृतिक मूल्य मान्यताहरू आदि कारणहरूले गर्दा स्वास्थ्य संस्थाहरूमा सुत्करी हुन आउने महिलाको संख्यामा बढ्दिहुन सकेको छैन । तथ्यांक अनुसार यस नगरपालिकामा ९०.२ प्रतिशत बालबालिकाले मात्र खोप पाएका छन् । अन्य सेवाहरूको संदर्भमा जिल्ला अस्पतालबाट प्रदान गरिएको सेवालाई पालिकाको तर्फबाट भएको प्रगतिमा उल्लेख गरिएको तर अस्पतालबाट सेवालिने जनसंख्या मध्ये भण्डै

५० प्रतिशतको हाराहारीमा अन्य पालिकाहरुबाट सेवालिएको हुदा सुरक्षित मातृत्व सेवा, परिवार नियोजन, खोप लगायतका सेवापहुँच सबै जनता सम्म पुगनअभै नसकेको देखिन आउँछ।

केही महत्वपूर्ण स्वास्थ्य सूचकहरूलाई राष्ट्रिय तथा प्रादेशिक सूचक सँग तुलना गरी दीगो विकास लक्षको आधारमा शारदा नगरपालिकाले लिएको सन् २०२५ सम्मको पञ्च वर्षिय लक्ष देहाय बमोजिम प्रस्तुत गरिएको छ।

सि. नं	सूचकहरू	प्रादेशिक ध्याइक NDHS 2016	राष्ट्रियतय ध्याइक NDHS 2016	शारदानगरपालिकाको तथ्याङ्क DHIS-2			लक्ष२०२५ सम्म	विकास लक्ष्य२०३०	कैफियत
				२०७५/७६	२०७६/७७	२०७७/७८			
१	सिफारिस गरिए अनुसार प्रथम पटक गर्भजाच गराउने महिलाको प्रतिशत(जिल्ला अस्पताल बाहेक)					८८.७	१००		
२	सिफारिस गरिए अनुसार ४ पटक गर्भजाच गराउने महिलाको प्रतिशत -जिल्ला अस्पताल बाहेक)	५८.८	६२			५७.९	८०	९०	
३	सुत्केरी पश्चात ३ पटक जाच गराउने महिलाको प्रतिशत	५७.३	२४	१३.४	११.९	२०.१		९०	
४	सुत्केरी पश्चात ३ पटक जाच गराउने महिलाको प्रतिशत -जिल्ला अस्पताल बाहेक)	५७.३	२४			३.९	८०	९०	
५	परिवार नियोजन का आधुनिक साधनहरूको प्रयोग गरिरहेका १५ देखि ४९ वर्षका विवाहित महिलाहरूको प्रतिशत	४३	१८	१९.४	२२.६	२४.५	४५	६०	
६	संस्थागत प्रसुतीको प्रतिशत		६४	१६८.१	१७१.८	१८१		९०	
७	संस्थागत प्रसुतीको प्रतिशत -जिल्ला अस्पताल बाहेक)		६४			३२.५	६०	९०	
८	सबै आधारभूत खोप पाएका बच्चाहरूको प्रतिशत (पूर्ण खोप)	७८	७५	८६.७	७७.२	९०.६	१००		
९	२ वर्ष मुनिका कुपोषित बाल बालिकाहरुको प्रतिशत			३.२	२.४	१.६	१		
१०	पुर्ण स्तनपान गराई रहेको आमा			२७.३	४०.१	३८.१	७५		
११	२ मुनिका बालबालिकाको बृद्धि अनुगमन औषत पटक			३.७	३.५	३.९	१२		

उल्लेखित सुचकहरूमा समग्रमा नेपाल तथा प्रदेशको उल्लेखनीय सफलता हासिल गरिसकेको अवस्थालाई तुलनागर्दा पालिकाको अवस्था केहि कमजोर देखिएको छ जसको पछाडि यस पालिकामा विभिन्न प्रकारका थुप्रै समस्या तथा चुनौतीहरूको विद्यमान रहेको छ । केही प्रमुख समस्या र चुनौतीहरू निम्नानुसार छन् ।

३. बिद्यमान स्वास्थ्य समस्या, चुनौती र अवसरहरू

३.१ समस्याहरू :

३.१.१ भौगोलिक विकटता र समतामूलक हिसाबले स्वास्थ्य संस्थाहरूको अपेक्षित रूपमा सबैलाई पाएक पर्ने व्यवस्था हुन नसकेकोले सबै तह, वर्ग र क्षेत्रका समुदायको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुरायाउन कठिनाई ।

३.१.२ अझै पनि महिलाहरू घरैमा सुत्केरी हुने, किशोरावस्थामै विवाह गर्ने र बच्चा जन्माउने गरेकाले मातृ तथा नवजात शिशु र पाँच वर्ष मुनीका बालबालिकाको मृत्यु दरमा कमी आउन नसकेको ।

३.१.३ ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरूको स्वास्थ्यउपचार, किशोर किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्य, विद्यालयजाने उमेरका बालबालिकाको स्वास्थ्य प्रबद्धनका लागि आवश्यक स्वास्थ्य सेवाको व्यवस्थापन कमजोर रहेको ।

३.१.४ औषधी तथा औषधी जन्य सामाग्रीहरूको नियमित आपुर्ति व्यवस्थापन, उचित भण्डारण र कोल्ड चेनको प्रभावकारी व्यवस्थापनको अभावका कारणले आपुर्ति तथा वितरणमा सहज पहुँच हुन नसकेको ।

३.१.५ नसर्ने खालका रोगहरू जस्तै: क्यान्सर, मुटु, मृगौला, मधुमेह र मानसिक रोगहरूको रोकथामर नियन्त्रण गर्नमा कठिनाई ।

३.१.६ केही स्वास्थ्य संस्थाहरूको भौतिक अवस्था कमजोर भएको, समयानुकूल सुधार गर्न नसकिएकोले गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध हुन नसकेको ।

३.१.७ गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा कमि र भौगोलिक विकटता एवं छरिएर रहेको वस्तीहरूको कारण सेवा प्राप्त गर्न जान कठीन भएको कारण नवजात शिशु, बाल स्वास्थ्य तथा मातृ स्वास्थ्यजस्ता सेवामापनि अपेक्षित लक्ष्य हासिल हुन नसकेको ।

३.१.८ स्वास्थ्य क्षेत्रमा भएको लगानीको समुचित सदुपयोग सहितको स्वास्थ्य सेवा कार्यान्वयनको सम्बन्धमा नियमित र प्रभावकारी अनुगमनको कमि ।

३.१.९ नगरपालिका भित्र स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको सहभागीता व्यवस्थित गर्न नसकिएको ।

३.१.१० स्थानीय स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिहरूलाई आफ्नो भूमिका र जिम्मेवारी प्रतिक्रियाशील गराई स्वास्थ्य संस्था स्तरबाट नै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको सुनिश्चितता गर्ने संयन्त्रको विकास गर्न नसकिएको ।

३.१.११ नगरपालिका अन्तर्गत चिकित्सकीय एवम् विशेषज्ञ सेवा प्रदान गर्नका लागि संस्थागत विकास हुननसकेको ।

३.१.१२ स्वास्थ्य सुचकहरूमा उल्लेख्य प्रगति हासिल हुन नसकेको तथा सुचकहरूमा दिइएको लक्ष बास्तविक जनसंख्या भन्दा अधिक रहेको देखिएको ।

३. २ चुनौतीहरू :

३.२.१ निजिक्षेत्रलाई स्वास्थ्य क्षेत्रमा लगानी गर्न अभिप्रेरित गर्दै सार्वजनिक निजि साभेदारीमा सर्वसुलभ स्वास्थ्य सेवाको विस्तार र स्तरोन्तरी गर्नु ।

३.२.२ दूरदराज एवम् आर्थिक रूपले विपन्न नागरिकहरूमा सर्वसुलभ औषधी उपचार र स्वास्थ्य सेवाको सुनिश्चित गर्नु ।

३.२.४ शारदा नगरपालिका भित्र राज्यले अङ्गीकार गरेको आधारभूत एवम् आकस्मिक स्वास्थ्य सेवाको पहुँचलाई प्रत्येक नागरिकको घरदैलोमा पुऱ्याउनु ।

३.२.५ स्वास्थ्य क्षेत्रमा व्यक्तिगत रूपमाहुने खर्चलाई कम गर्नका लागि नागरिकहरूमा व्यवहार परिवर्तन गर्न र प्रबद्धनात्मक एवम् प्रतिकारात्मक उपचार सेवाको उपयोगितामा सुधार गर्नु ।

३.२.६ विद्यमान स्वास्थ्य संस्थाहरु र प्रत्येक वडामा रहेका आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुको सेवाग्राही मैत्री पूर्वाधार विकास गरी गुणस्तरीय सेवा प्रवाहको पद्धतीको पुर्ण रूपमा स्थापना गर्नु ।

३.२.७ परम्परागत रूपमा अपनाईउदै आएका स्थानीय विश्वास, मुल्य र मान्यताहरूलाई फड्को मादै स्वस्थ सामाजिक अभ्यासमा पूर्ण रूपले रूपान्तरण ल्याउनु ।

३.२.८ आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतीको अनुसन्धान, उत्पादन र प्रयोगमा ल्याउनु ।

३.३ अवसरहरु :

३.३.१ नगरपालिका सेवाको समानुपातिक वितरण, पहुँच र उपभोग बढाउन स्वास्थ्य क्षेत्रमा निजी तथा गैह सरकारी क्षेत्रसँगको साझेदारीलाई सदृपयोग गर्ने ।

३.३.२ नगरपालिका भित्रका सामाजिक, साँस्कृतिक तथा भौगोलिक विशिष्टताका आधारमा नीतितथा योजना निर्माण गरी कार्यन्वयन गर्ने ।

३.३.३ राजनैतिक परिवर्तन र संघियताको सन्दर्भमा स्थानीय स्तरबाटै स्रोत परिचालन र अनुगमन गर्ने ।

३.३.४ स्वास्थ्य क्षेत्रमा आधुनिक प्रविधिको पहुँचमा बढ्दि, एककृत सुचना प्रणालीलाई सुदृढीकरण गर्ने ।

३.३.५ जिल्ला अस्पतालबाट विशेषज्ञ सेवा सर्वसुलभ तरिकाले प्राप्त गर्न सकिने अवस्था रहेको ।

४. नीतिको औचित्य, निर्देशक सिद्धान्त, भावी सोच, ध्येय, लक्ष्य र उद्देश्यहरु

४.१ औचित्य :

नगरपालिका बासीहरुको स्वास्थ्य, सरसफाई एवम् प्रजनन स्वास्थ्य सम्बन्धिको हकलाई सुनिश्चित गर्न नेपालको संविधानले स्थानीयतहरुको लागिप्रदत्त गरेको एकल अधिकार र तीनवटै तहका सरकारहरुको साभा अधिकारको प्रभावकारी एवम् सफल कार्यान्वयन गर्न मार्ग निर्देशीतहुन जरुरी छ । नगरपालिका भित्र गुणस्तरीय स्वास्थ्य सेवाप्रवाह र नागरिकहरुमा स्वास्थ्य सेवाको उपयोगितालाई अभिवृद्धी गरी राष्ट्रियनीति,प्रादेशिक नीति र नेपाल सरकारले अन्तराष्ट्रिय स्तरमा गरेका प्रतिबद्धताहरुलाई आत्मसात गर्दै नगरपालिकाभित्र स्वास्थ्य सेवा प्रणालीलाई थप सुदृढ र व्यवस्थित गरी जवाफदेही र जन उत्तरदायी संगठनात्मक स्वास्थ्य संरचनानिर्माण गर्नका लागि समेत स्वास्थ्य तथा सरसफाई नीतिको आवश्यकता रहेको छ ।

४.२ निर्देशक सिद्धान्तहरु :

नगरबासीको स्वास्थ्य सम्बन्धि सर्विधान प्रदत्तहक र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्नका लागि देहाय बमोजिमको निर्देशक सिद्धान्तहरुको आधारमा यो नीतिलागु गरिएको छ ।

४.२.१ आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा मौलिक अधिकार ।

४.२.२ समतामूलक र सामाजिक न्यायमा आधारित स्वास्थ्य सेवा ।

४.२.३ सार्वजनिक नीति साझेदारी ।

४.२.४ वैकल्पिक चिकित्सा पद्धतीको संरक्षण, प्रवर्धन तथा अनुसन्धान ।

४.२.५ समानता र जवाफदेहिता, नागरिकको सहभागिता ।

४.२.६ बहुक्षेत्रीय समन्वय र सहकार्य ।

४.३ भावी सोच :

नगरपालिकाका सबै नागरिकहरु स्वस्थ रही उत्पादनशील र गुणस्तरीय जीवन यापन गर्न सक्षम हुने ।

४.४ ध्येय :

सामाजिक परिचालन तथा साझेदारी प्रवर्द्धन र सहकार्यमा उपलब्ध साधन स्रोतको यथोचित व्यवस्थापन गरी नागरिकहरुको स्वस्थ रहन पाउने मौलिक अधिकारको सुनिश्चितता गर्ने ।

४.५ लक्ष्य :

गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रणालीको स्थापना गरी स्वास्थ्य सेवामा समावेशीता र समता मूलक पहुँचको सुनिश्चितता गर्ने ।

४.६ उद्देश्यहरू :

- (क) नगरपालिकाका मातहतका सबै स्वास्थ्य संस्थाहरुबाट गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने गरी आवश्यक औषधी, उपकरण, प्रविधि र दक्ष स्वास्थ्यकर्मीहरू सहितको प्रभावकारी एवं जवाफ देहीपूर्ण स्वास्थ्य सेवा प्रणालीको स्थापना गर्ने,
- (ख) नगरपालिकाका नागरिकलाई संविधान प्रदत्त स्वास्थ्य सम्बन्धि अधिकारको उपभोग गर्न पाउने वातावरण सृजना गर्ने,
- (ग) स्वस्थ जीवन शैली, सरसफाइ, व्यवहार परिवर्तन र प्रभावकारी स्वास्थ्य सेवा मार्फत नगरवासीको स्वास्थ्य प्रवर्द्धन गर्ने,
- (घ) स्वास्थ्य क्षेत्रको आवश्यकता पहिचान, योजनातर्जुमा, व्यावस्थापन र अनुगमनमा जनसहभागिता सुनिश्चित गर्ने,
- (ङ) स्वास्थ्य सेवाप्रवाहमा सरकारी, नीजि, बहुपक्षीय साभेदारी तथा सहकार्य प्रवर्धन गर्ने ।

५. नीतिहरू

शारदा नगरपालिकाको विशिष्टिकृत भौगोलिक अवस्था तथा स्वास्थ्य सेवा सम्बन्धी समस्या र चुनौतिलाई सम्बोध नगदै नगरपालिकाका नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिकाले देहाय बमोजिम नीतिहरू अवलम्बन गरेको छ । नीति ५.१ सुरक्षितमातृत्व, बाल स्वास्थ्य, किशोरावस्थाको स्वास्थ्य, विद्यालय स्वास्थ्य, प्रजनन् स्वास्थ्य तथा परिवार योजना सेवाको विकास र विस्तार गरी पहुँच सुनिश्चित गरिनेछ । नीति ५.२ नगरपालिका बासीहरुमा स्वास्थ्य सेवाको पहुँचलाई सहजीकरण गर्न न्युनतम पूर्वाधार सहितको प्रतिकारात्मक, प्रबद्धनात्मक, निदानात्मक, सामान्यउपचार एवम् चिकित्सकीय सेवाको विस्तार र स्तरोन्नति गरिने छ ।

नीति ५.३ नगरपालिका बासीलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रवाह भएको सुनिश्चित गरिनेछ ।

नीति ५.४ औषधी, औषधीजन्य सामाग्री, उपकरणहरुको खरिद, आपूर्ति र वितरण एवं प्रयोगलाई सुदृढ गरिने छ ।

नीति ५.५ नगरपालिका भित्र स्वास्थ्य क्षेत्रको जनशक्तिलाई व्यवस्थित र प्रभावकारी रूपमा परिचालन गरिनेछ ।

नीति ५.६ स्वास्थ्य सूचनाप्रणाली र स्वास्थ्य अनुसन्धानलाई गुणस्तरीय बनाई अनुसन्धानबाट प्राप्त परिणामलाई नगरपालिकाको योजना, नीति, रणनीति विकास गर्न प्रभावकारी उपयोग गरिनेछ ।

नीति ५.७ गुणस्तरीय, सर्वसुलभ औषधि उपकरणमा सर्वसाधारणको सहज पहुँच बनाउने तथा स्वास्थ्य क्षेत्रमा आधुनिक प्रविधिको उपयोगलाई प्रोत्साहित गरिनेछ ।

नीति ५.८ सबै स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवा संचालनमा ल्याई नगरवासीहरुको आकस्मिक स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने ।

नीति ५.९ नगरपालिकाबासीलाई जीवनशैली परिवर्तन गर्न अभिप्रेरित गर्दै नसर्ने रोगको रोकथाम, नियन्त्रण र उपचारका लागी विभिन्न कार्यक्रम लागु गरिनेछ ।

नीति ५.१० नगरपालिका बासीको स्वास्थ्यबीमा सुनिश्चित गर्ने र लक्षित वर्ग जस्तै ज्येष्ठ नागरिक, भिन्न क्षमता भएका नागरिक, विपन्न, किशोर किशोरी, सिमान्तकृत, विभेदमा परेका, जनयुद्धतथा जन आन्दोलनका घाईते, शहीद तथा वेपत्ता परिवार, एकल महिलाको स्वास्थ्य सेवा सर्वसुलभ र सहज पहुँच हुने व्यवस्था गरिने छ ।

नीति ५.११ सरकारी तथा निजी क्षेत्रबाट संचालित स्वास्थ्य सेवामा गुणस्तरीयता सुनिश्चित गर्न प्रभावकारी समन्वय, सहकार्य, अनुगमन तथा नियमन गर्ने व्यवस्था मिलाइनेछ ।

नीति ५.१२ स्वास्थ्य क्षेत्रमा नीतिगत, संगठनात्मक तथा व्यवस्थापकीय संरचनामा सुधार ल्याई स्वास्थ्य सुशासन कायम गरिने छ ।

नीति ५.१३ खाद्यविविधीकरण र स्थानिय स्तरमा उपलब्ध खाद्य वस्तुहरुमा जोड दिई पोषण व्यवहार परिवर्तन गर्ने तथापत्रु खानालाई निरुत्साहित गर्ने सम्बन्धी कार्यक्रमहरु नियमित रूपमा संचालन गरिनेछ ।

नीति ५.१४ जनसंख्या व्यवस्थापनलाई नगरपालिकाको बिकासको मुलखम्बाको रूपमा संस्थागत गर्ने ।

नीति ५.१५ संकटा भिमुख अवस्था, प्रकोप, विपद् र महामारी नियन्त्रण जस्ता कार्यका लागि सरोकारवाला सँगको समन्वयमा स्वास्थ्य सेवा प्रभावकारी रूपमा परिचालन गरिने छ ।

नीति ५.१६ नगर भित्र उत्पादन हुने फोहोर एवम संक्रमण जन्य वस्तुहरुको उचित विसर्जन र व्यवस्थापन गर्दै व्यक्तिगत, सामाजिक एवम संस्थागत सरसफाई को अवस्थामा सुधार ल्याइने छ ।

नीति ५.१७ जनस्वास्थ्यको संरक्षण र प्रवर्द्धन गर्नका लागि प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक तथा प्रेषण सेवाको विकास तथाविस्तार गरिने छ ।

नीति ५.१८ आयूर्वेद तथा नगरपालिकामा प्रचलित वैकल्पीक चिकित्सा पद्धतीहरुको आधारभूत स्वास्थ्य सेवाको विकास तथा विस्तार गरी समन्वयत्माक रूपमा सेवाप्रवाहलाई व्यवस्थित गरिनेछ ।

६ प्रमुख रणनीतिहरु

नीति ५.१ सुरक्षितमातृत्व, बाल स्वास्थ्य, किशोरावस्थाको स्वास्थ्य, विद्यालय स्वास्थ्य, प्रजनन् स्वास्थ्य तथा परिवार योजना सेवाको विकास र विस्तार गरी पहुँच सुनिश्चित गरिनेछ ।

१.१ नवजातशिशु तथा बालरोगको एकीकृत व्यवस्थापनलाई थप सुदृढ गर्दै यसको प्रभावकारी कार्यान्वयन गरिनेछ ।

१.२ आधारभूत तथा आकस्मिक प्रसूती सेवालाई सुदृढ गर्दै गर्भवती, सुत्केरी तथा नवजात शिशुको जटिलतायुक्त स्वास्थ्य अवस्थाको व्यवस्थापनको लागी आकस्मिक प्रेषण प्रणालीलाई थप व्यवस्थित गरिने छ ।

१.३ नगरपालिका भित्रका सुत्केरी आमाहरुलाई प्रसुति पछिको तेश्रो भेटमा प्रदान गरिने स्वास्थ्य सेवान सिंग कर्मचारी मार्फत घरमै गई प्रदान गरिनेछ । समयमै गर्भवती तथा सुत्केरी आमाहरुलाई सुचना तथा जानकारी दिन संस्थागत मोबाइल सेट तथा आवस्यकता अनुसार रिचार्जको लागि व्यवस्थापन गरिने छ ।

१.४ विभिन्न वर्ग, जाती धर्म तथा क्षेत्रमा महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अवस्था विश्लेषण गरी आवश्यकता अनुसार परिवार योजना कार्यक्रम बनाई लागू गरिनेछ ।

१.५ सुरक्षित गर्भपतन सेवालाई थप व्यवस्थीत गर्दै गुणस्तरीय र प्रभावकारी बनाईने छ । लिंग पहिचानको आधारमा गरीने गर्भपतनलाई पूर्ण रूपमा निरुत्साहित गरिनेछ ।

१.६ गुणस्तरीय यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्न स्वास्थ्य संस्थाहरुमा मापदण्ड अनुसारको सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सेवाको सुनिश्चित गरिनेछ ।

१.७ नगरपालिकाका सबै स्वास्थ्य संस्थालाई किशोर किशोरी मैत्री बनाई सेवा प्रदान गर्न सक्षम बनाईने छ । साथै किशोर किशोरीहरुको सहभागितामा जनचेतना मुलक कार्यक्रम संचालन गरिनेछ ।

१.८ विद्यालयस्तरमा विद्यालय स्वास्थ्य तथा नर्सिंग कार्यक्रम मार्फत स्वास्थ्य प्रवर्धन, नियमित स्वास्थ्य परिक्षण, सामान्य उपचार एवं मनोसामाजिक परामर्श लगायत कार्यक्रमहरुलाई प्रभावकारी रूपमा संचालन गरिने छ ।

नीति ५.२ नगरपालिका बासीहरुमा स्वास्थ्य सेवाको पहुँचलाई सहजीकरण गर्न न्युनतम पुर्वाधार सहितको प्रतिकारात्मक, प्रबर्द्धनात्मक, निदानात्मक, सामान्य उपचार एवम् चिकित्सकीय सेवाको विस्तार र स्तरोन्नति गरिने छ ।

रणनीतिहरु :

२.१ नगरपालिका भित्रका साबिकका स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिने सेवा र पुर्वाधारको स्तरोन्नती गर्दै लिगानेछ । सबै स्वास्थ्य संस्थामा न्युनतम सेवा मापदण्डको कार्यक्रमलाई व्यवस्थित गरिनेछ ।

२.२ हरेक वडा तथा स्वास्थ्य सेवाको पहुँच पुग्न नसकेका नागरिकलाई लक्षित गरी प्रसुति केन्द्र, आधारभूत स्वास्थ्य सेवा केन्द्र, आवस्यकता अनुसार शहरी स्वास्थ्य केन्द्र, गाउँघर क्लिनिक, खोप क्लिनिक तथा घुम्ती सेवामार्फत टोल वस्ती हुदै घरदैलो सम्म स्वास्थ्य सेवा प्रवाह गरिनेछ ।

२.३ नाक, कान, घाटी, दन्त, मानसिक र आँखा चिकित्सालाई विस्तार गरी उपचार गर्ने व्यवस्था मिलाईनेछ ।

२.४ संघीय र कर्णाली प्रदेश सरकारसँग समन्वय गरी नगरपालिमा रहेको जिल्लाअस्पताल सुदृढिकरण गरिनेछ ।

२.५ विशेषज्ञ शिविरहरु मार्फत स्वास्थ्य संस्थाहरु र भौगोलिक रूपमा विकट स्थानहरुमा स्क्रिनिङ सेवाहरु (Uterine Prolapses, Obstetrics Fistula, RFT, VIA, Diabetes, HTN, PAP smear) सेटलाईट सेवा, गर्भवतीहरुको लागी ग्रामिण अल्ट्रासोनोग्राफी कार्यक्रमहरु लागू गरिनेछ ।

२.६ स्वास्थ्य संस्थाहरुमा स्वच्छ, खानेपानी, सरसफाई, विजुली (वैकल्पिक व्यवस्था सहित) र इन्टरनेट सेवाको व्यवस्था गरिनेछ ।

२.७ प्रत्येक स्वास्थ्य संस्थाको भौतिक पुर्वाधार, उपकरण, कर्मचारी आवासको राष्ट्रिय मापदण्ड अनुसार क्रमागत रूपमा व्यवस्था गरिनेछ ।

२.८ प्रभावकारी स्वास्थ्य सेवा प्रबर्द्धनका लागि नमुना स्वास्थ्य संस्था र नमुनाटोल अभियानशुरु गरी क्रमागत रूपमा विस्तार गरिनेछ ।

२.९ प्रसुती गृह संचालनका लागि मानव श्रोत तथा भौतिक साधन सम्पन्न गराईनेछ र प्रसुती केन्द्रहरुमा आमा घर तथा स्तर अनुसार नवजात शिशु कर्नरको सुविधा उपलब्ध गराईनेछ ।

२.१० नगरभित्र सामुदायीक एवम् विद्यालय नर्सिङ्क कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी रूपमालागू गरिने छ ।

नीति ५.३ नगरपालिका बासीलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रवाह भएको सुनिश्चित गरिनेछ ।

रणनीतिहरु :

३.१ नगरपालिका भित्रका प्रत्येक वडाहरुमा स्थापित स्वास्थ्य संस्थाहरु बाट न्युनतम मापदण्ड सहितको निःशुल्क आधारभूत स्वास्थ्य सेवाहरु प्रभावकारी रूपमात्रपलब्ध गराईनेछ ।

३.२ भुगोल र जनघनत्वका आधारमा आधारभूत स्वास्थ्य सेवाप्रदान गर्न आवश्यकता अनुसार स्वास्थ्य संस्थाहरु स्थापना, विस्तार, स्तरोन्नती तथा एककृत गरिनेछ ।

३.३. भौगोलिक रूपले दुर्गममा रहेका नागरिकको स्वास्थ्य सेवामा पहुच बढाउन गाउँघर किलिनिकलाई थप व्यवस्थित र विस्तार गरिने छ ।

३.४ वडागत घरधुरी, जनसंख्या र सेवाको सूचकस्थितिको यकिनतथाङ्क राखिनेछ ।

नीति ५.४ औषधी, औषधीजन्य सामग्री, उपकरणहरुको खरिद, आपूर्ति र वितरण एवं प्रयोगलाई सुदृढ गरिने छ ।

रणनीतिहरु :

४.१ औषधि र चिकित्साजन्य सामग्रीहरुको व्यवस्थित आपूर्ति र भण्डारणको लागि नगरपालिकामा मेडिकल स्टोर को व्यवस्था गरिने छ ।

४.२ प्रत्येकवर्ष तथ्यमा आधारित औषधी खरिद योजना प्रक्रिया अबलम्बन गरिनेछ ।

४.३ प्रत्येक स्वास्थ्य संस्थामा औषधि भण्डारणको लागि व्यवस्थित भण्डार कक्षको सुनिश्चितता गरिनेछ ।

४.४ प्रत्येक स्वास्थ्य संस्थामा र पालिका स्तरमा औषधि तथा सामग्रीको आकस्मिक मागविन्दु र स्वीकृत मौज्दात परिमाणलाई सन्तुलनमा राख्ने व्यवस्था अनिवार्य गरिनेछ ।

४.५ कुनै पनि सहयोगीवादात् निकायबाट स्वास्थ्य संस्थाको लागि हुने औषधि तथा सामग्रीको सहयोगलाई नगरपालिकाको एकद्वार प्रणालीमार्फत व्यवस्थित गरिनेछ ।

४.६ औषधी तथा सामग्रीको दाखिला गर्ने, म्यादगुज्जेका औषधी तथा सामग्रीलाई नस्ट गर्ने र आवश्यक औषधीमाग गर्ने प्रक्रियालाई स्वास्थ्य संस्था स्तरमा स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिति मार्फत अनिवार्य रूपले लागु गरिनेछ ।

४.७ सबै स्वास्थ्य संस्थामा उपलब्ध औजार, उपकरण र औषधि तथा अन्य सामग्रीहरुको अध्यावधिक गरी प्रभावकारी सप्लाई चेन व्यवस्थापनको लागि बिद्युतीय आपूर्ति व्यवस्थापन प्रणाली(eLMIS) बाट गरिनेछ ।

४.८ स्वास्थ्य संस्थामा अत्यावस्यक औषधी तथा सामग्रीको नियमित उपलब्धताको सुनिश्चित गर्न स्वास्थ्य संस्थामा आकस्मिक औषधी तथा उपकरण खरिदको लागि अनिवार्य रूपमा बजेट बिनियोजन गरी लागु गरिनेछ ।

४.९ प्रतिकारात्मक संभार, खरिद उपरान्त संभार आदी सिद्धान्तलाई व्यवहारिक रूपमा लागु गरिनेछ । उपकरणहरुको मर्मत तथा सम्भारका लागि सम्बन्धीत निकाय सँग समन्वय गरिनेछ ।

नीति ५.५ नगरपालिका भित्र स्वास्थ्य क्षेत्रको जनशक्तिलाई व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाइनेछ ।

रणनीतिहरु :

५.१ राष्ट्रिय मापदण्ड अनुसार हुने गरी स्वास्थ्य जनशक्तिव यबस्थापन गर्दै लगिनेछ ।

५.२ विशेषज्ञ तथा मध्यम स्तरका स्वास्थ्य जनशक्ति उत्पादनका लागि संघीय, प्रदेश सरकार एवं सम्बन्धित शिक्षालय संग समन्वय र सहकार्य गरिनेछ ।

५.३ जवाफदेही पूर्ण एवं प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न दक्ष जनशक्तिको आवश्यकता पहिचान, उत्पादन, परिचालन गर्न तथा कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीको दिगो सेवा प्रवाह गर्ने चाहना बृद्धीका लागिउत्प्रेरणा जन्यक्रियाकलाप लागु गरिनेछ ।

५.४ संघ तथा प्रदेश सरकारद्वारा स्वास्थ्यकर्मिलाई तोकिएको प्रोत्साहन भत्ता तथा अन्य सुविधा सुनिश्चित गरिनेछ ।

५.५ नगरपालिका भित्र कार्यरत स्वास्थ्यकर्मीको समुचित व्यवस्थापनको लागि बृत्ति बिकास प्रणालीद्वारा व्यवस्थित गरिनेछ । सेवाग्राहीको भार तथा जनसंख्या विश्लेषणको आधारमा पालिका भित्र कार्यरत स्वास्थ्यकर्मीहरुलाई आवस्यकताको आधारमा सरुवा तथा काजमा राख्ने स्वास्थ्य संस्थाहरुबाट समानुपातिक रूपमा सेवाको व्यवस्थापन गरिने छ ।

५.६ स्वास्थ्यकर्मीको सेवाको निरन्तरताको लागि सेवा करार, पुल दरबन्दि जस्ता उपायहरुको अबलम्बन र यसका लागि आवश्यक समन्वय गरिने छ ।

५.७ स्वास्थ्य जनशक्ति व्यवस्थापनका लागि निश्चित मापदण्ड बनाएर जेहेन्दार, विपन्न, दलित र पछाडिपारिएका परिवारका सदस्यहरुलाई अध्ययनको लागि छात्रबृक्तिको व्यवस्था गरिनेछ ।

५.८ पालिका अन्तर्गत कार्यरत कर्मचारीहरुको निर्दिष्ट कार्यविवरण तयार गरिनेछ र कार्य विवरणको आधारमा कर्मचारीहरुको कार्य मुल्यांकन गर्ने, मुल्यांकनको आधारमा सम्मान गर्ने प्रणाली लागु गरिने छ ।

५.९ लैंगिक समानता र सामाजिक समावेशीकरणको सिद्धान्तमा आधारित मानव संशाधन योजना एवम कार्यविधि तयार गरिने छ र यसकै आधारमा कर्मचारीको नियुक्ति र पदस्थापना गरिने पद्धतिलागु गरिने छ ।

नीति ५.६ स्वास्थ्य सूचना प्रणाली र स्वास्थ्य अनुसन्धानलाई गुणस्तरीय बनाई अनुसन्धानबाट प्राप्त परिणामलाई नगरपालिकाको योजना, नीति, रणनीतिबिकास गर्न प्रभावकारी उपयोग गरिनेछ ।

रणनीतिहरु :

६.१ नगरपालिका भित्र स्वास्थ्य सम्बन्धि सूचना व्यवस्थित गर्ने स्वास्थ्य संस्थातथा स्वास्थ्यकर्मी, सहयोगी निकाय र अनुसन्धानकर्तालाई प्रोत्साहित गर्न उत्कृष्ट अनुसन्धानकर्ता, स्वास्थ्यकर्मी एवम् संस्थालाई वार्षिक रूपमा सम्मान गरिनेछ ।
६.२ नगरपालिकामा स्वास्थ्य सूचना प्रणाली तथा अनुसन्धानबाट आएका निष्कर्ष तथा राष्ट्रिय एवम् प्रादेशीक प्रतिवद्वतालाई योजनामा समावेश गरी कार्यान्वयन गरिनेछ ।

६.३ नगरपालिकाको एकीकृत स्वास्थ्य सूचनाप्रणालीमा सूचनाको शुद्धता, समय बद्धता र पूर्णतामा निगरानी गरी गुणस्तरीय बनाइनेछ ।

६.४ नगरपालिकाको स्वास्थ्य शाखा तथा स्वास्थ्य संस्थाहरुबाट नै Online Reporting(DHIS2 / eLMIS)लाई विस्तार तथा नियमित गरिनेछ ।

६.५ तथ्यांक वा तथ्यमा आधारित रही यो स्वास्थ्यनीति आवस्यकता अनुसार परिमार्जन वा संसोधन समेत गर्दै लगिने छ ।
नीति ५.७ गुणस्तरीय, सर्वसुलभ औषधि उपकरणमा सर्वसाधारणको सहज पहुँच बनाउने तथा स्वास्थ्य क्षेत्रमा आधुनिक प्रविधिको उपयोगलाई प्रोत्साहित गरिनेछ ।

रणनीतिहरू :

७.१. सबै स्वास्थ्य संस्थाहरुमा गुणस्तरीय औषधी वितरण हुने व्यवस्था मिलाइनेछ ।

७.२ औषधीको गुणस्तर र मूल्य नियन्त्रण गर्नका लागि मुल्य तोक्नुका साथै नियमित अनुगमन तथा नियमन गरिनेछ ।

७.३ कानुन बमोजिम निजि औषधि पसल, निदान केन्द्र र अस्पताल निर्माण एवम् संचालन गर्न निजि सरकारी साफेदारी क्षेत्रलाई समेत प्रोत्साहन गरिने छ ।

७.४ निजिक्षेत्रलाई औषधि व्यवसायको अनुमति पत्र प्रदान गर्ने, निगरानी तथा अनुगमन गर्ने, औषधिहरुको न्यायोचित मूल्य निर्धारण गर्नका लागि नगरपालिका स्तरीय स्वास्थ्य समिति मार्फत गरिनेछ ।

नीति ५.८ सबै स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवा संचालन माल्याई नगर बासीहरुको आकस्मिक स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने ।

रणनीतिहरू :

८.१ नगरपालिका भित्रका सबै स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवाकक्षको स्थापना गरिने छ ।

८.२ नगरपालिका अन्तर्गतका कुनै पनि नागरिक वाव्यक्तिको आकस्मिक स्वास्थ्य उपचारको लागि कार्यविधि तयार गरी कोष निर्माण एवम् संचालनमा ल्याइनेछ ।

८.३ मातृनव शिशु र गर्भवती महिलाहरुको आकस्मिक अवस्थाको व्यवस्थापनको लागि प्रत्येक स्वास्थ्य संस्थामा“मातृ तथा नवजात शिशु आकस्मिक कोष”स्थापना तथा थप व्यवस्थित गर्दै लगिने छ ।

८.४ तोकिएका स्वास्थ्य संस्था तथा प्रसुति केन्द्रहरु बाट २४ घण्टा आकस्मिक सेवा प्रवाह हुनेछ ।

८.५ नगरपालिका भित्र सरकारी, निजी, सामुदायीक रूपमा संचालनहुने एम्बुलेन्स एवं सब बाहन सेवालाई निर्देशिका एवम् मापदण्ड तयार गरी व्यवस्थित तरिकाले संचालन गर्ने व्यवस्था मिलाईने छ । यसको उपलब्धता बढाउनुका साथै शुल्कमा नियमन गरिनेछ ।

नीति ५.९ नगरपालिका बासीलाई जीवनशैली परिवर्तन गर्न अभिप्रेरित गर्दै नसर्ने रोगको रोकथाम, नियन्त्रण र उपचारका लागी विभिन्न कार्यक्रम लागु गरिनेछ ।

रणनीतिहरू :

९.१. सुर्तिजन्य, मादकपदार्थ र अन्य स्वास्थ्यलाई हानी गर्ने बस्तुहरुको उत्पादन, विक्रिवितरण र उपभोगलाई निरुत्साहीत, नियन्त्रण तथा नियमन गर्न आवश्यक कानून बनाइ लागु गरिनेछ ।

९.२ सुर्तिजन्य, मादकपदार्थ जस्ता हानीकारक बस्तुहरुको किनवेच र उपभोगलाई सार्वजनिक संस्था र स्थानमा निषेध गरिनेछ । सामाजिक विकृती र कुलतमा लागेका व्यक्तिहरुलाई सुधार गर्न जीवन उपयोगी तालिम तथा मनोपरामर्श सेवा लगायतका कार्यक्रमहरु लागु गरिने छ ।

९.३ नैराश्यता तथा मानसिक रोगलाई न्यूनीकरण गर्न प्राथमिकमा नसिक स्वास्थ्य सेवालाई सबै तहका स्वास्थ्य संस्थाबाट प्रवाह गर्ने व्यवस्थामिलाइनेछ, साथै निश्चित स्थान र समयमा विशेषज्ञ मानसिक स्वास्थ्य सेवा, योग शिविर र मनोसामाजिक परामर्श सेवा संचालन गरिनेछ ।

९.४ उच्च रक्तचाप, मधुमेह, मृगौला रोग, मुटुरोग, अर्वुदरोग, दम, मोटोपना जस्ता नसर्ने रोगहरुको निदान, उपचार र व्यवस्थापन गर्न विशेष एकीकृत अभियान संचालन गरिने छ । साथै नसर्ने रोग सम्बन्धि Essential Package of Non Communicable Diseases सबै स्वास्थ्य संस्थामा विस्तार गर्दै लगिनेछ ।

९.५ स्वस्थ जीवनशैली, शारीरिक व्यायाम, उचित खानपान, नियमित स्वास्थ्य परीक्षण जस्ता स्वास्थ्य प्रवर्द्धनका कृयाकलापहरू संचालन गरिनेछ ।

९.६ खोपबाट बचाउन सकिने रोगहरूको उन्मूलन, निवारण र नियन्त्रणका लागि निगरानी कार्य गरिनेछ, र पुर्ण खोपयुक्त नगरपालिका कायम गरिनेछ ।

९.७. स्वस्थ जीवनयापनको लागि नगरस्तरिय योग शिविर तथा फिजिओथेरेपी सेवा संचालन गरिनेछ ।

नीति ५.१० नगरपालिका बासीको स्वास्थ्यबीमा सुनिश्चित गर्ने र लक्षित बर्ग जस्तै ज्येष्ठ नागरिक, भिन्न क्षमता भएका नागरिक, विपन्न, किशोर किशोरी, सिमान्तकृत, बिभेदमा परेका, जनयुद्ध तथा जन आन्दोलनका घाइते, शहीद तथा वेपता परिवार, एकल महिलाको स्वास्थ्य सेवा सर्वसुलभ र सहज पहुँच हुने व्यवस्था गरिने छ ।

रणनीतिहरू :

१०.१ नगरपालिका भित्रका स्वास्थ्य संस्थाहरूबाट प्रवाह गरिने स्वास्थ्य सेवाहरू बालमैत्री, किशोर किशोरी मैत्री, ज्येष्ठ नागरिक मैत्री, अपाङ्ग मैत्रीका साथै सिमान्तकृत, बिभेदमा परेका, एकल महिलाको विशेष पहुँचमा हुने छन् ।

१०.२ कम उमेरमा विवाह गर्ने र कम उमेर मै गर्भवती हुने कारणले महिलाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने हुनाले सचेतना अभिवृद्धि गरिने छ ।

१०.३ अपाङ्गहरूको लागी आवश्यकता अनुसारको सहयोगी उपचार व्यवस्था, सहयोगी सामाग्री यवस्था गरिने छ ।

१०.४ लैंगिक हिंसामा परेका, वेवारिसे, ज्येष्ठ नागरिक, अलपत्र अवस्थाका बालबालिका, मानसिक समस्याभइ सडकमै रहेका असहाय व्यक्तिहरूलाई अल्पकालीन स्वास्थ्य व्यवस्थापन एवं हेरचाहको लागि सार्वजनिक निजी साझेदारी र सहकार्यमा पुर्न स्थापना केन्द्र स्थापना एवं संचालनमा जोड दिईनेछ ।

१०.५ अपाङ्ग, अति गरीब, असहाय, वेपता तथा शहीदका परिवार, जनयुद्ध र जनआन्दोलनका घाइतेलाई सहलियत कोष को व्यवस्था गरी स्वास्थ्यबीमाको सुनिश्चित गरिने छ ।

१०.६. राष्ट्रिय वीमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न विशेष अभियान संचालन गरिने छ ।

१०.७ नेपाल सरकारको विपन्न नागरिक औषधि उपचार निर्देशिका अनुरूप सबै नागरिकलाई नि:शुल्क औषधि उपचार सुनिश्चित गरिने छ ।

१०.८ नगरपालिक क्षेत्र भित्रका ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई आधारभूत तथा नि:शुल्क स्वास्थ्य सेवाआवधिक रूपमा घरैमा गई प्रदान गर्ने व्यवस्था गरिनेछ ।

नीति ५.११ सरकारी तथा निजी क्षेत्रबाट संचालित स्वास्थ्य सेवामा गुणस्तरीयता सुनिश्चित गर्न प्रभावकारी समन्वय, सहकार्य, अनुगमन तथा नियमन गर्ने व्यवस्था मिलाईनेछ ।

रणनीतिहरू :

११.१ निजी क्षेत्रका स्वास्थ्य सेवा प्रदायक संस्था (एलोपेथिक, आयुर्वेदिक, प्राकृतिक तथा अन्य वैकल्पिक सेवा)बाट दिईने, निदानात्मक, उपचारात्मक, प्रयोगशाला सेवा, थेरापी सेवाहरूको लागि मापदण्ड, निर्देशिका बनाई सोही अनुसार दर्ता गर्ने, संचालन अनुमति दिने तथा नियमन गर्ने व्यवस्था मिलाईनेछ ।

११.२ एक जना जनस्वास्थ्य अधिकृत वा निरीक्षकको व्यवस्था गरी वातावरणीय सरसफाई, सुर्ति जन्य तथा मदिरा नियन्त्रण, खाद्य स्वच्छता, औषधीको समुचित प्रयोग र समुचित उपचारको नियमन गर्ने व्यवस्था गरिने छ ।

११.३ नगरपालिका भित्र सरकारी, गैर सरकारी तथा निजि क्षेत्रबीचको सहकार्य तथा साझेदारीलाई प्रवर्द्धन तथा नियमन गरिनेछ ।

११.४ नगरपालिका भरिमा सम्पूर्ण स्वास्थ्य संस्थाहरूको नियमन, नियमित अनुगमन, मूल्यांकन गर्न पालिका स्तरीय अनुगमन, सुपरिवेक्षण तथा मुल्यांकन निर्देशिका बनाइ सोही अनुसार लागू गरिनेछ ।

११.५ निजि तथा गैर सरकारी एवम वाट्य विकास साझेदार वाट संचालन हुने कार्यक्रमलाई नगरपालिकाको बार्षिक कार्यक्रममा समावेश गरिनेछ ।

११.६ प्राज्ञिक, पेशागत तथा व्यवसायिक संघ संस्थाहरूमा संचालन सम्बन्धी बनेका प्रादेशिक तथा राष्ट्रिय नियम र मापदण्डअनुसार दर्ता, नवीकरण, संचालन, अनुगमन र नियमन गरिनेछ ।

११.७ सबै तहका स्वास्थ्य संस्थाहरूको न्युनतम सेवा मापदण्ड तयार गरी लागू गरिनेछ ।

११.८ नगरपालिका भरिमा सम्पूर्ण स्वास्थ्य संस्थाहरूको नियमन, नियमित अनुगमन, मूल्यांकन गर्न एकपालिका स्तरीय निर्देशिका बनाइ सोही अनुसार लागू गरिनेछ ।

नीति ५.१२ स्वास्थ्य क्षेत्रमा नीतिगत, संगठनात्मक तथा व्यवस्थापकीय संरचनामा सुधार ल्याई स्वास्थ्य सुशासन कायम गरिने छ ।

रणनीतिहरू :

१२.१ स्वास्थ्य संस्थाहरुवाट प्रदान गरिने स्वास्थ्य सेवालाई जनमुखी सेवाको रूपमा सुनिश्चित गर्न र आवश्यक अनुगमन र सहयोगी सुपेरिवेक्षणका लागि नगरपालिका स्तरीय स्वास्थ्य व्यवस्थापन तथा गुणस्तर सुनिश्चितता अनुगमन समिति गठन गरिने छ ।

१२.२ सबै स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिति संचालनकार्यविधितयार गरी एक समावेशी स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिको गठन/पुनर्गठन गरिने छ ।

१२.३ प्रत्येक स्वास्थ्य संस्था मा गुणस्तर सुधार उपसमिती गठन गरिने छ ।

१२.४ प्रत्येक चौमासिकमा पालिका स्तरिय बैठक र प्रत्येक महिनामा स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिति र स्वास्थ्य संस्था स्तरीय गुणस्तर सुधार समितीको बैठकलाई नियमित गरी सेवा प्रबाह र उपयोगितामा भएका समस्या समाधान तथा व्यवस्थापन गर्न पहल गरिने छ ।

१२.५ गाउँघर क्लिनिक र खोप क्लिनिकहरुलाई थप व्यवस्थापन गर्न सम्बन्धित समुदायकै सहभागीतामा क्लिनिक व्यवस्थापन समितीहरु गठन वा पुनर्गठन गरिने छ ।

१२.६ नगरपालिका स्तर र स्वास्थ्य संस्था स्तरमा रहने समितीहरु मार्फत आएका उपयुक्त कार्य योजनाहरुलाई पालिकाको वार्षिक कार्ययोजनामा संलग्न गरिने छ ।

१२.७. संघीय सरकार ,प्रदेश सरकार एवम दातृ निकाय वा व्यक्तिबाट प्राप्त सहयोग ,वार्षिक बजेट तथा कार्यक्रमहरुको तथ्यपरक वितरणमा पालिका स्तरिय स्वास्थ्य सुशासनएवं गुणस्तर सुनिश्चितता तथा अनुगमन समितिको सिफारिस लाई अनिवार्य गरिने छ ।

१२.८ स्वास्थ्य आमा समुहको बैठकहरुलाई नियमित गराउने र स्वास्थ्य शिक्षा, सुचना तथा संचार गर्ने कार्यलाई सुधार एबम व्यवस्थित गर्दै लगिने छ र स्वास्थ्य सुशासन कायम गर्नको लागी सामाजिक लेखा परीक्षण , सार्वजनिक सुनुवाई, नागरिक बडापत्र र बिज्ञहरु सहितका जिम्मेवार समितिहरुको व्यवस्था गरिनेछ । स्वास्थ्य सम्बन्धी गुनासो सुनुवाईको लागी पनि आवश्यक संयन्त्रको प्रयोग गरिने छ ।

१२.९ नगरपालिका एवं माताहतका सबै स्वास्थ्य संस्थाहरुमा विद्युतिय हाजिर प्रणाली लागु गरिनेछ ।

नीति ५.१३ खाद्य विविधी करण र स्थानिय स्तरमा उपलब्ध खाद्य वस्तुहरुमा जोड दिई पोषण व्यवहार परिवर्तन गर्ने तथा पत्रु खानालाई निरुत्साहित गर्ने सम्बन्धी कार्यक्रमहरु नियमित रूपमा संचालन गरिनेछ ।

रणनीतिहरु :

१३.१ खाद्य विविधी करणमा जोड दिई पोषण व्यवहार सुधार तथा पत्रु खानालाई निरुत्साहित गर्ने सम्बन्धी सामाजिक व्यवहार परिवर्तनका कार्यक्रमहरु लागु गरिने छ ।

१३.२ पोषण संवेदनशिल कृषि अभ्यास मार्फत अर्गानीक तथा पोषणयुक्त खाद्य वस्तु तथा स्थानीय जडिबुटी को उत्पादन प्रवर्धन गर्न, हरित गृह तथा प्रत्येक परिवारमा सुधारीएको करेशाबारी निर्माण गर्न र खानामा विविधीकरण गरी सुरक्षित तरिकाले उपभोग गर्न पोत्साहित गरिनेछ ।

१३.३ पोषणयुक्त बालपौष्टिक आहार, दिवा खाजा लगायतका अन्य खाद्यपर्दार्थ उत्पादनका लागि पोत्साहन गरिनेछ र सोको गुणस्तर सुनिश्चित गर्ने प्रावधान बनाइनेछ ।

१३.४ स्थानीय स्तरमै पौष्टिक खाद्य पदार्थको उत्पादन, प्रशोधन तथा बजारीकरणका लागी प्रोत्साहन र सहुलियत जन्य कार्यक्रमहरु संचालन माल्याईनेछ ।

१३.५ बहुक्षेत्रीय पोषण योजना कार्यक्रम, शिघ्र कुपोषणको एकिकृत व्यवस्थापन कार्यक्रम लगायत पोषण सँग सम्बन्धीत कार्यक्रम विस्तार, परिष्कृत एवं प्रभावकारी बनाइनेछ । स्वास्थ्य संस्थाहरुसँगको सहकार्यमा पोषण पुर्ण स्थापना केन्द्रहरू आवश्यकता अनुसार स्थापना र विस्तार गर्दै लगिनेछ ।

१३.६ स्थानीय बजारमा खाद्य पदार्थमा मिसावट र अखाद्यपदार्थको उपयोग नियन्त्रण गरिने छ । स्वस्थ मासु तथा दूध उत्पादन विक्रिक वितरणको लागि नियमन गरिने छ । कुनै पनि तयारी खाने कुराहरुमा अनिवार्य लेवलिडको व्यवस्था गरिने छ ।

१३.७ दुई वर्ष मूनिका बालबालिकाको नियमित बृद्धि अनुगमन गरिनेछ । किशोर किशोरी, गर्भवति र २ वर्षमूनीका बच्चा र आमाहरुको पोषणको स्थीतिमा सुधार ल्याईनेछ ।

१३.८ महिला तथा बालबालिकाको पोषण अबस्था सुधारको लागी घरमानै पोषिलो खाना तयारी गर्ने सिपको विकास र प्रयोग गर्ने पद्धतीको विकास गर्दै लगिने छ ।

१३.९ नगरका सबै बडाहरुलाई कमिक रूपमापूर्ण पोषण युक्त बनाउदै पूर्ण पोषणयुक्त नगर घोषणा गरिने छ ।

नीति ५.१४ जनसंख्या व्यवस्थापनलाई नगरपालिकाको बिकासको मुल खम्बाको रूपमा संस्थागत गर्ने ।

रणनीतिहरु :

- १४.१ नगरपालिका भित्र जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना दर्ता कार्यलाई थप व्यवस्थित गरिनेछ ।
- १४.२ जनसंख्या सँग सम्बन्धित सूचनालाई योजना तर्जुमा गर्दा र कार्यक्रम विकास गर्दा व्यापक रूपमा उपयोग गरिनेछ ।
- १४.३ प्रसुति केन्द्रमा जन्मने सबै बालबालिलाई अनिवार्य रूपमा जन्म प्रमाणपत्र उपलब्ध गराईने छ ।
- १४.४ समुदाय स्तरमा भएका हरेक नवजात शिशु एवं मातृ मृत्युको कारण पहिचान गर्न मृत्यु पश्चात गरिने भर्वल अटप्पि विधिलाई पढ्नुपर्नाले गरिनेछ ।
- १४.५ एकिकृत वस्ती व्यवस्थापन र विकासका लागि अध्ययन एवं पैरबी गर्नुका साथै वस्ती विकास योजना तर्जुमा गरी संघीय सरकार र प्रदेश सरकार सँगको समन्वय र सहयोगमा वस्ती व्यवस्थापन तथा विकास कार्यक्रम कार्यान्वयन गर्न जोड दिइनेछ ।
- १४.६ स्वस्थ, सुखी परिवार बनाउनबढा समिति तथा स्वास्थ्य संस्थाहरु संग समन्वय र सहकार्यमा व्यवस्थित परिवार एवं परिवार योजना सम्बन्धि कार्यक्रम संचालन गरिनेछ ।
- नीति ५.१५ संकटभिमुख अवस्था, प्रकोप ,विपद् र महामारी नियन्त्रण जस्ता कार्यका लागि सरोकारवाला सँगको समन्वयमा स्वास्थ्य सेवा प्रभावकारी रूपमा परिचालन गरिने छ ।**
- रणनीतिहरु :**
- १५.१ तोकिए बमोजिमका आकस्मिक स्वास्थ्य सेवा सबै तहका स्वास्थ्य संस्थाहरुबाट नियमित प्रवाह हुने व्यवस्था मिलाईनेछ ।
- १५.२ नगरपालिका स्तरीय आपतकालीन एबम् विपद् पूर्व तयारी स्वास्थ्य योजना बनाई लागु गरिनेछ ।
- १५.३ नगरपालिका एवंम प्रत्येक स्वास्थ्य संस्थामा जगेडा औषधीको भण्डारण (Buffer stock) को व्यवस्था अनिवार्य गरिने छ ।
- १५.४ संकटभिमुख अवस्था, प्रकोप ,विपद् र महामारीका बेला आइपर्ने स्वास्थ्य समस्यालाई तत्काल व्यवस्थापन गर्न नगरपालिका स्तरीय विपद् व्यपर्याप्ति को प्राविधिक तथा व्यवस्थापकीय क्षमता अभिवृद्धि गरिने छ । नगरपालिका स्तरीय विपदपूर्व सूचना जानकारी प्रणाली (Early Warning Reporting System) प्रभावकारी बनाईने छ ।
- १५.५ आकस्मिक स्वास्थ्य अवस्थामा परि संकटमा रहेका व्यक्तिहरु (गर्भवती, सुत्केरी , सुत्केरी व्यथामा भएका महिला, नवजात शिशु , घाईते , अपाङ्ग) को लागी तत्काल यातायात खर्चको व्यवस्थापनको लागि कोषको स्थापना गरी तत्काल प्रेषण गरिएको स्वास्थ्यनिकायमा लैजाने व्यवस्था मिलाईने छ तथा आवस्यक परेमा हवाई माध्यम बाट उद्धार समेत गर्न प्रदेश सरकार सँग समन्वय गरिनेछ ।
- नीति ५.१६ नगरभित्र उत्पादन हुने फोहोर एबम संक्रमण जन्य बस्तुहरुको उचित बिसर्जन र व्यवस्थापन गर्दै व्यक्तिगत, सामाजिक एबम संस्थागत सरसफाई को अवस्थामा सुधार ल्याइने छ ।**
- रणनीतिहरु :**
- १६.१ नगरपालिकाभित्र सरसफाई सम्बन्धी प्रबद्धन कार्यक्रम संचालन गरी घरेलु तथा संस्थागत चर्पी निर्माण , मानव मलमुत्रको स्थलगत संचय गर्ने सेप्टिक ट्यांक र त्यस्तो संयन्त्रबाट निस्काशन हुने स्थलगत भूमिगत सोचन हुने संयन्त्रबनाउन अनिवार्य गरिने छ ।
- १६.२ आर्थिक रूपमा विपन्न वर्गहरुलाई निजी चर्पी , सेप्टिक ट्यांकवा त्यस्तै अन्य संयन्त्र बनाउनको लागि पालिका स्तरबाट सहुलियतको व्यवस्था गरिने छ ।
- १६.३ नगरपालिकालाई खुल्ला दिशा पिसाब मुक्त पालिका कायम गर्दै लगिने छ र सार्वजनिक या खुल्ला स्थानमा दिशा पिसाब गर्न रोक लगाइने छ ।
- १६.४ नगरपालिकाक्षेत्र भित्र मानिसहरुको आवागमनको चापविचार गरी आवश्यकता अनुसार सार्वजनिक स्थानहरुमा सार्वजनिक शैचालयहरुको निर्माण गर्दै लगिनेछ ।
- १६.५ नगरपालिका भित्र फोहोर पानीको पुन प्रयोग सम्बन्धित घरपरिसर भित्रै भूमिगत सोचन वा अन्य प्रविधिबाट व्यवस्थापन गर्न अभिप्रेरित गरिने छ ।
- १६.६ नगरपालिका भित्र उत्पादनहुने फोहोरमैला व्यवस्थापनमा फोहोरमैलाको संकलन र पुन प्रयोग को सिद्धान्तलाई उपयोग गर्दै निजि क्षेत्र को साभेदारीलाई अभिप्रेरित गरिने छ ।
- १६.७ कुनै पनि व्यवसायिक क्षेत्रबाट उत्पादन हुने फोहोर पानी , रसायन एबम अन्यफोहोर मैला को व्यवस्थापन प्रचलित कानून बमोजिम सम्बन्धितनिकाय ले अबलम्बन गर्न नियमन गरिने छ ।
- १६.८ निजि जग्गार सार्वजनिक स्थानमा भएका पानीका स्रोतहरुलाई संरक्षण र सम्बद्धन गर्दै सुरक्षित खानेपानी को पहुँच नगरका सबै घर धुरीहरुमा विस्तार गर्दै लगिने छ ।

१६.९ नगरपालिका भित्रका सबै स्वास्थ्य संस्थाहरुमा फोहोरमैला व्यस्थापनको लागि फोहोर संकलन गर्ने बाल्टिन, संक्रमण दुष्पर्णिनिवारण र निर्मली करण गर्ने सम्बन्धिय आवश्यक औजार र सामग्रीहरु, प्लासेन्टापिट र फोहोर जलाउने खाडल को मापदण्ड अनुसार व्यवस्था गरिने छ ।

१६.१० नगरपालिका भित्रका सार्वजनिक स्थानवा जनसंख्याको बढीचाप भएको क्षेत्रमा फोहोर संकलन केन्द्र स्थापना गरि उचित व्यवस्थापन गरिने छ ।

१६.११ नगरपालिका भित्रका सबै स्वास्थ्य संस्था एबम सार्वजनिक स्थलहरुमा फोहोरमैला व्यवस्थापन तथा संक्रमण नियन्त्रण सम्बन्धि कार्यलाई राष्ट्रिय मापदण्ड अनुरुप कार्यान्वयनमा ल्याइने छ ।

१६.१२ संकामक रोगहरुको रोकथाम, नियन्त्रण र निवारण गर्न हाल संचालित क्षयरोग, कुष्ठरोग, एच.आई.भि.एड्स,किट्जन्यरोग सम्बन्धी कार्यक्रम कार्यान्वयनको लागि सम्बन्धीत निकाय सँगको समन्वयमा अनुगमन गरी सोको प्रभावकारी रूपमा संचालन गरिने छ र आवश्यकता अनुसार परिमार्जित गरिने छ ।

१६.१३ नगरपालिका भित्रका सरकारी, गैर सरकारी र साभेदार संस्थाहरुको समन्वयमा विभिन्न सरुवा रोग विरुद्धको अभियान र कार्यक्रमहरु संचालन गरिने छ ।

१६.१४. नगरपालिका क्षेत्रभित्र सरसफाई सम्बन्धि बानी व्यवहार परिवर्तन जस्तै: सावुनपानीले हातधुने, शुद्ध पानी पिउने, चर्पिको प्रयोग गर्ने जस्ता व्यवहार परिवर्तनका क्रियाकलापलाई व्यवस्थित गरिने छ ।

नीति ५.१७ जनस्वास्थ्यको संरक्षण र प्रवर्द्धन गर्नका लागि प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुन स्थापिनात्मक तथा प्रेषण सेवाको विकास तथा बिस्तार गरिने छ ।

रणनीतिहरु :

१७.१. नगरपालिकाभित्र समुदाय, स्वास्थ्य संस्था तथा सबै बिचालयहरुमा स्वच्छ खानेपानीको व्यवस्था गरिने छ ।

१७.२ समुदायमा वितरण गरिएको खानेपानी तथा व्यवसायिक रूपमा उपलब्ध खानेपानीको निरन्तर गुणस्तर परीक्षण गरिने छ ।

१७.३ घर, समुदाय, बजार तथा स्वास्थ्य संस्थाको फोहोरको उचित विसर्जन र व्यवस्थापन गरिने छ ।

१७.४ नगरको एकिकृत जीवन प्रवर्द्धन कार्यक्रमलाई नगरवासीको आय र आयु बढी सँग जोडी स्वस्थ र सम्बृद्ध समाज निर्माणका लागि प्रभावकारी कार्यान्वयन गरिनेछ ।

१७.५ श्वास प्रश्वास रोगको कारक मानिएको घरभित्र हुने धुँवा नियन्त्रण गर्न सुधारिएको चुलो वागोबर र्यास प्रयोग गर्ने एबम व्यवस्थित भान्साको प्रयोग गर्न र प्रत्येक नगरबासीको घरमा व्यवस्थित करेशाबारी निर्माणमा अभिप्रेरित गर्न नगरपालिकाले समेत अनुदान दिने गरी सबै वडाहरुमा नियमित कार्यक्रम संचालन कार्य नितिका आधारमा गरिनेछ ।

१७.५ नगर भित्र प्लाष्टिक जन्य तथा पोलिथिन व्यागको प्रयोगलाई न्युनिकरण र नियन्त्रण गर्न कपडाको झोला उत्पादन र प्रयोगका लागि नगरवासीलाई प्रोत्साहित गर्दै प्लाष्टिक रहित नगर निर्माणको अभियानलाई अगाडी बढाउदै लगिनेछ ।

१७.६ मातृ मृत्यु, नवजात शिशु मृत्यु र बाल मृत्यु घटाउन सुरक्षित मातृत्व, बाल स्वास्थ्य, खोप, परिवार नियोजन, किशोरावस्था लगायतका प्रतिकारात्मक, प्रवर्द्धनात्मक र उपचारात्मक स्वास्थ्य सेवालाई जनताको सहज पहुँचमा पु-याईनेछ ।

१७.७. नगरपालिका भित्र खानेपानी, हावा, ध्वनीको गुणस्तरको मापदण्ड निर्धारण, कार्यान्वयन र नियमन गरिनेछ ।

१७.८. जलवायु परिवर्तन, मौसम परिवर्तन, काम र कार्यस्थलका कारणले स्वास्थ्यमा पर्ने हानीबाट वचाउन सरकारी तथा निजी सबै क्षेत्रहरुसंग समन्वय गरी स्वास्थ्य सचेतना सम्बन्धी कार्यक्रम संचालन गरिनेछ ।

नीति : ५.१८ आयूर्वेद तथा नगरपालिकामा प्रचलित बैकल्पीक चिकित्सा पद्धतीहरुको आधारभूत स्वास्थ्य सेवाको विकास तथा बिस्तार गरी समन्वयत्वाक रूपमा सेवा प्रवाहलाई व्यबस्थित गरिनेछ ।

१८.१ आधारभूत आयूर्वेद एंव बैकल्पिक चिकित्सा सेवानिःशुल्क रूपमाप्रदान गर्न प्रदेश तथा संघ संगको समन्वयमा पालिका स्तरमा आवश्यक संस्थागत संरचनाको व्यवस्था गरिने छ ।

१८.२ राष्ट्रिय स्वास्थ्य कार्यक्रम संग एकिकृत गर्दै आयूर्वेद एंव बैकल्पिक चिकित्सा पद्धतीबाट सेवाप्रदान गरिनेछ ।

७. संस्थागत संरचना

यस स्वास्थ्य नीतिमा भएका प्रावधानहरु कार्यान्वयनका लागि देहायबमोजिम व्यवस्था गरिने छ

७.१. नीति कार्यान्वयनका लागि नगरपालिकाको नेतृत्वमा स्वास्थ्य संस्थाहरु रहने छन् नगरपालिका स्तरमा पालिका स्तरीय अस्पताल स्थापना गरिनेछ ।

७.२ मानव संशाधन विकासका लागि प्रदेश सरकार, प्रदेश लोक सेवा, ट्रष्ट, स्वास्थ्य विज्ञान प्रतिष्ठानवा मेडिकल कलेज र अन्य स्वास्थ्य जनशक्तिउत्पादन गर्ने निकायहरु संग क्षमता अभिवृद्धिका लागि समन्वय गरिनेछ ।

७.३ स्वास्थ्य संस्थाहरुमा ल्याव सेवा, आँखा र दन्तउपचार सेवा र प्रत्येक वडामा एउटा आधारभूत स्वास्थ्य केन्द्र स्थापना तथा व्यवस्थित रूपमा संचालनको लागि प्रदेश तथा संघीय सरकारसँग समन्वय एंव सहजीकरण गरिने छ ।

७.४ संघिय एवम प्रदेश सरकार संगको समन्वयमा स्वास्थ्य संस्थाहरुको पूर्वाधार स्तर बढ़ियोजना तयार गर्दै लागु गरिने छ ।
७.५ प्रदेश सरकार मानव विकास संसाधन विकास केन्द्र र साभेदार संस्थाहरुको समन्वयमा स्वास्थ्य कर्मीहरुमा जनस्वास्थ्य तथा उपचार सेवा प्रवाह सम्बन्धी ज्ञान र सिप अभिवृद्धिका लागि आवश्यकता अनुसार विभिन्न प्याकेजमा तालिम तथा पुर्नताजिग तालिमको संचालन गरिनेछ ।

७.६ सबै वडाहरु र नगर स्तरमा सर्वसुलभ औषधि वितरणका लागि फार्मेशीहरुको स्थापना गर्दै लगिने छ ।

८. आर्थिक पक्ष

यस नीतिको कार्यान्वयन मूलतः संघिय सरकारबाट प्राप्त हुने सर्वत अनुदान , निःसर्त अनुदान , विशेष क्षेत्र अनुदान र सहयोग,प्रदेश सरकारबाट प्राप्त अनुदान र सहयोग, दातृ निकायबाट प्राप्त हुने अनुदान र सहयोग का साथै नगरपालिकाको आफ्नो स्थानिय श्रोत यो नीति कार्यान्वयन को लागि प्रमुख आर्थिक स्रोत हुने छ । यस नीतिमा रहेका उद्देश्यहरु हासिल गर्न नगरपालिकाका सबै शाखाहरुको कार्यक्रम तथा बजेटमा तालमेल मिलाई सबै नीतिमा स्वास्थ्यको अवधारणालाई अगाडी ल्याइनेछ । नेपाल सरकार र कर्णाली प्रदेश सरकारको नियमित वार्षिक कार्यक्रम मार्फत यस नीतिले अवलम्बन गरेका रणनीति तथा कार्यनीतिहरु सम्बोधन गराउन पहल गरिनेछ । हरेक वर्ष शारदा नगरपालिकाको वार्षिक कुल बजेटको न्यूनतम १० प्रतिशत रकम स्वास्थ्य क्षेत्रमा विनियोजन गरिनेछ, र आगामीदिनमा यसलाई अभवढाउँदै लगिने छ । यसका साथै यो नीति कार्यान्वयन गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय विकास साभेदारहरु, संयुक्त राष्ट्र संघीय निकायहरु, राष्ट्रिय अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु र निजी क्षेत्रसँग समेत समन्वय, सहकार्य र साभेदारी गरी आवश्यक श्रोत व्यवस्थापन गर्न पहल गरिनेछ ।

९. अनुगमन र मूल्यांकन

यस नीति कार्यान्वयनको अनुगमन गर्ने र अपेक्षित नतिजा र प्रतिफल प्राप्तिको मुल्यांकन गर्ने दायित्व सामाजिक विकास समिति, नगरपालिका स्तरीय स्वास्थ्य सुशासन एवं गुणस्तर सुनिश्चितता तथा अनुगमन समिति, स्वास्थ्य शाखा र नगर स्तरबाट गठन भएका संगठनात्मक संरचनाहरुको हुनेछ । यसको लागि सामाजिक विकास समिति,स्वास्थ्य तथा सरसफाई शाखा र नगरस्तर बाट गठन भएका संगठनात्मक संरचनाहरुको क्षमता विकास गरिनेछ । बडा समितिहरु एवम अन्य सरोकारबाला निकायसँगको समन्वय र सहकार्यमा सहभागितामुलक अनुगमन प्रक्रिया अवलम्बन गरिनेछ । प्रत्येक पाँच वर्षमा यस नीतिको समीक्षा गरी आवश्यकता अनुसार परिमार्जन र अद्यावधिक गर्दै लगिनेछ ।

१०. जोखिम

नगरस्तरबाट प्रत्येक वर्षको लागि तय गरिने बजेट तथा कार्यक्रमको आयब्ययको पूर्वानुमान नै सुदृढ र व्यवस्थित हुन सकेन भने नीति कार्यान्वयनमा असर पर्न सक्ने देखिन्छ । संघ, प्रदेश र अन्यदात्रीनिकायबाट प्राप्त बजेट तथा कार्यक्रमहरुलाई यस स्वास्थ्य नीति संग एकीकृत गर्न सकिएनभने पनि यो नीति कार्यान्वयनमा प्रतिकुल प्रभाव पर्न सक्छ । नगरपालिका भित्र स्थापना गरिने संगठनात्मक संरचनाहरु प्रभावकारी रूपमा परिचालन हुन नसकेमा पनि यो नीति कार्यान्वयनमा वाधा पर्न सक्छ । यसका लागि नगर स्तरबाट अवलम्बन गरिने वार्षिक बजेट तथा कार्यक्रमहरु र दातृनिकायका कार्यक्रमहरुलाई शारदा नगरपालिकाको नीति संग एकीकृत गर्दै बजेट विनियोजन र कार्यान्वयन माध्याम दिन आवस्यक छ । त्यसै गरी संघिय सरकार र प्रादेशिक सरकारबाट समेत यो नीति कार्यान्वयनमा आवश्यक आर्थिक, भौतिक र प्राविधिक सहयोग र समन्वय गर्नुपर्ने देखिन्छ ।

११. नीति कार्यान्वयनको कार्ययोजना

नीति कार्यान्वयनका लागि शारदा नगरपालिकाले आवश्यक स्वास्थ्य ऐन, निर्देशिका, कार्यबिधी आदि तर्जुमा गर्नेछ । स्वास्थ्य सँग सम्बन्धित आवश्यक ऐन कानून, नियमावली तथा अन्तराष्ट्रिय स्तरमा नेपालले गरेका प्रतिवद्धताको अधीनमा रही यस नीति तथा रणनीतिहरु कार्यान्वयनको लागि आवस्यक योजना बनाउने छ । यही योजना अनुसार वार्षिक योजना तथा कार्यक्रम र बजेट निर्माण कार्यान्वयन गरिनेछ । वार्षिक रूपमा कार्य योजना कार्यान्वयनको समीक्षा गरी पुनरावलोकन गरिनेछ ।

१२. खारेजी

हाल सम्म यस शारदा नगरपालिकामा स्वास्थ्य नीति तयार गरि लागू नभएकोले खारेजीको व्यवस्था गर्नु नपर्ने देखिन्छ ।